

लगानी सम्बन्धी सूचना नं-२३७

यस कोषको विभिन्न कोषमा रहेको रकम १ बर्षको लागि मुद्दती निक्षेपमा लगानी गर्नु परेकोले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त तल उल्लिखित शर्तहरू पुरा गरेका वाणिज्य बैंकहरूबाट आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत यस कोषले तोकेको तल उल्लेखित शिलबन्दी दरभाउपत्रको ढाँचा बमोजिम नै भरी कुल लगानीयोग्य रकम मध्ये मुद्दती निक्षेपको रूपमा लिन चाहेको रकम खोली यस कोषमा ७ दिनभित्र बुझाउन आहवान गरिएको छ । **लगानी योग्य रकम रु. २०,००,००,०००।-** (अक्षरेपी रु बीस करोड) रहेको छ ।

शर्तहरू:

- (क) बैंक तथा वित्तीय संस्था संचालनमा आएको कम्तीमा पाँच बर्ष पुरा गरेको ।
- (ख) लगातार पाँच वर्ष देखि नाफमा रहेको ।
- (ग) नेपाल राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको ।
- (घ) निष्कृत्य कर्जा (NPL) कुल कर्जा सापटको ३ प्रतिशत भन्दा कम भएको ।
- (ङ) खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको ।
- (च) कर्जा /स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात नेपाल राष्ट्र बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको ।
- (छ) निकटतम अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा (व्यवस्थापछिको) रहेको ।
- (ज) लगानी गरिने संस्थाको कुनै पनिप्रमुख कार्यकारी अधिकृत वा कार्यकारी अध्यक्ष वा कार्यकारी सञ्चालकलाई नेपाल राष्ट्र बैंकले जरीवाना वा कारवाही गरेको अवस्थामा सो कारवाही भएको एक वर्ष पुरा भएको ।
- (झ) शीघ्र सुधारात्मक कारवाहीमा परेको भए,सो कारवाही फुकुवा भएको कम्तीमा तीन महिना पुरा भएको ।
- (ञ) नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ वमोजिम कारवाहीमा परिसमस्याग्रस्त घोषणा नभएको ।समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पुरा भएको ।
- (ट) सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरी नेपाल स्टक एक्सचेञ्ज लि.मा सूचिकृत भइसकेको।
- (ठ) कोषलेलगानी गर्न सूचना प्रकाशित गरेको रकम लगानी गर्ने/नगर्ने अधिकार कोषमा सुरक्षित रहनेछ।

निक्षेप तथा कर्जा सुरक्षण कोष

केन्द्रीय कार्यालय

लेखा बिभाग

टंगाल, काठमाण्डौ ।

अनुसूची-२

विनियम १०संग सम्बन्धित

श्री प्रमुख कार्यकारी अधिकृतज्यू
निक्षेप तथा कर्जा सुरक्षण कोष
केन्द्रीय कार्यालय
टंगाल, काठमाण्डौ ।

बिषय:- शिलबन्दी दरभाउपत्र सम्बन्धी फारम

महोदय,

त्यस कोषको विभिन्न कोषहरुमा रहेको रकम बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने सम्बन्धमा तहांबाट मिति.....मा भएको आह्वान बमोजिम तपशिलमा उल्लेखित सबै शर्तहरु यस बैंकले पुरा गरेको घोषणा गर्दै तलको तालिकामा उल्लेख भएबमोजिमको ब्याजदरमा सोही तालिकामा उल्लेख भए बमोजिमको रकम लिन ईच्छुक भएकोले सोही प्रयोजनका लागि यो शिलबन्दी दरभाउपत्र पेश गरेका छौं ।

१. लिन चाहेको निक्षेप रकम (रु लाखमा)

क्र.सं	प्रस्तावित ब्याजदर	अवधि	न्यूनतम	अधिकतम
१.		एक वर्ष		
२		६ महिना		

२. आर्थिक वर्ष कोमहिनाको यसलि. वित्तीय परिसुचकहरु निम्नानुसार रहेको छ ।

क्र.सं	विवरण	इकाई	प्रतिशत /
--------	-------	------	-----------

			रकम
१.	प्राथमिक पूजीकोष अनुपात (न्यूनतम प्रतिशत)	प्रतिशत	
२.	पूजीकोष अनुपात (न्यूनतम प्रतिशत)	प्रतिशत	
३.	निष्कृत्य कर्जा अनुपात (प्रतिशत भन्दा कम)	प्रतिशत	
४.	खुद तरल सम्पति / स्वदेशी निक्षेप अनुपात (२० प्रतिशत वा सो भन्दा बढी)	प्रतिशत	
५.	कर्जा / स्वदेशी निक्षेप र प्राथमिक पूजीकोष अनुपात (वढीमा प्रतिशत)	प्रतिशत	
६.	नफा / नोक्सान हिसाब • निकटतम अधिल्लो ५ वर्ष ख. चालु अवधि	रकमरु लाखमा	
७.	रियल स्टेट कर्जा अनुपात (वढीमा प्रतिशत)	प्रतिशत	
८.	कुल निक्षेप	रकमरु लाखमा	
९.	चुक्ता पुजीरकम	रकमरु लाखमा	
१०.	कोषको नाममा रहेको हालसम्मको मुद्दती निक्षेप रकम	रकमरु लाखमा	

३. यसलि. को सम्बन्धमा देहाय बमोजिमको थप विवरण समेत पेश गर्दछौ ।

१. आ. ब. देखि आ. ब.सम्मको नाफा नोक्सान विवरण ।

२. लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई नेपाल राष्ट्र बैंकले जरिवाना वा कारवाही गरेको अवस्था छ / छैन र सो कारवाही भएको एकवर्ष पूरा भएको ।

३. संस्था नेपाल राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारवाहीमा परेको छ / छैन र सो कारवाही फुकुवा भएको कम्तीमा तीन महिना पूरा भएको ।

४. संस्था नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ वमोजिम कारवाहीमा परी समस्याग्रस्त घोषणा भएको छ वा छैन र सो फुकुवा भएको छ महिना अवधि पुरा भएको ।
५. सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरी सकेको र मिति नेपाल स्टक एक्सचेञ्ज लि. मा सूचिकृत भइसकेको ।
६. साथै यस.....लि.को मिति.....मा प्रकासित पछिल्लो वित्तीय विवरण यसै दरभाउपत्रसँग संलग्न गरेका छौं ।

संस्थाका आधिकारीक पदाधिकारीको

संस्थाको नाम:-

दस्तखत:-

ठेगाना:-

नाम:-.....

छाप:-

पद:-

उक्त शिलबन्दी दरभाउपत्र २०७७/०६/२९ को दिउसो १.०० बजे भित्र ल्याउनु पर्नेछ ।

उक्त शिलबन्दी दरभाउपत्र मा न्युन्तम ५ करोडको लागि दर्खास्त दिनुपर्ने छ ।

उक्त शिलबन्दी दरभाउपत्र आहवान वाणिज्य बैंकहरुमा भएको मुद्दती निक्षेपको नविकरण आहवानको रुपमा लिन मिल्ने छैन ।

उक्त शिलबन्दी दरभाउपत्र मा दुई भिन्न ब्याज दर पेश गर्न पाइने छैन ।

नोट : निकटतम अघिल्लो ५ वर्षको नाफा नोक्सान हिसाब उल्लेख गर्दा अघिल्लो ५ वर्षको छुट्टा छुट्टै उल्लेख गर्नु पर्नेछ ।